




ठूलीभेरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
जुफाल, डोल्पा
कणाली प्रदेश नेपाल



स्वतःप्रकाशन
२०८१ चैत्र

(सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको)

फोन: ०८७-५५१०१३, ०८७-५५१०१४

इमेल: ito.thulibherimun@gmail.com

वेबसाइट: www.thulibherimun.gov.np

विषय सूचि

ठूलीभेरी नगरपालिकाको संक्षिप्त परिचय

पृष्ठभूमि.....
नामाकरण.....
अवस्थिति (सिमाना).....
नगरपालिकाको संक्षिप्त परिचय.....
ठूलीभेरी नगरपालिका गठन र पुनर्गठनबाट कायम भएका बडा विवरणहरु.....
ठूलीभेरी नगरपालिकाको काम, कर्तव्य र अधिकार.....
ठूलीभेरी नगरपालिकाको संगठनात्मक संरचना, कर्मचारी संख्या.....
ठूलीभेरी नगरपालिका डोल्पा नागरिक वडापत्र.....
ठूलीभेरी नगरपालिकाले सम्पादन गरेका मुख्य-मुख्य कामको विवरण.....
ठूलीभेरी नगरपालिकाका डोल्पाका निर्वाचित पदाधिकारीहरु.....
कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद र सम्पर्क विवरण.....
आमदानी तथा खर्च सम्बन्धी अद्यावधिक विवरण.....
ठूलीभेरी नगरपालिकाको वेवसाइट.....
सूचनाहरु अन्यन्त्र प्रशासन भएको विवरण.....
ऐन, नियम, विनियम, कार्यविधि, निर्देशिकाको सूची.....

ठूलीभेरी नगरपालिकाको संक्षिप्त परिचय

पृष्ठभूमि:

विश्वको उत्तरी गोलाद्धमा एसिया महादेशको मध्य भागमा दुई ठुला राष्ट्र चिन र भारतको मध्य भागमा रहेको एक भुपरिवेष्टित राष्ट्र हो नेपाल संघिय नेपालको कर्णाली प्रदेश अन्तर्गत डोल्पा जिल्लाको सदरमुकाममा अवस्थित पर्यटकीय सम्भावना बोकेको तथा जिल्लाको मध्य भागमा पर्ने ठुलीभेरी नगरपालिका सदरमुकाम सहित साबिकका ४ गा वि स दुनै, रह, जुफाल र माइफाल मिलि ठुलीभेरी नगरपालीका ११ वटा वडामा विभाजित यस नगरपालिकामा क्षेत्री, ब्राह्मण, ठकुरी, दलित, जनजाति तथा अन्य जातिको बसोबास रहेको नगरपालिकामा आफै किसिमको संस्कृति रहेको छ । सांकृतिक, धार्मिक, र भौगोलिक विविधता संगै चाडपर्व अनि जात्राहरु पनि आ आफै तरिकाले मनाउने गरिन्छ।

नामाकरण:

सदरमुकाम सहित साबिकका ४ गा वि स दुनै, रह, जुफाल र माइफाल मिलि ठुलीभेरी नगरपालीका ११ वटा वडामा विभाजित भएको यस नगरपालिकाको कुल क्षेत्रफल ४२१बार्ग कि मि रहेको छ ३४. मुकुट हिमाल बाट उत्पन्न भएको ठूलीभेरी नदि नेपालको सबैभन्दा लामो नदि कर्णाली नदिमा गई विलय हुन्छ । ठूलीभेरी नगरपालिकाको तिरैति हुदै ठुलीभेरी नदि बग्ने हुँदा नगरपालिकाको नाम ठुलीभेरी रहन गयको हो । सांकृतिक, धार्मिक, र भौगोलिक विविधता, सास्कृतिक महत्व बोकेको यस ठूलीभेरी नगरपालिका आफैमा एक मानचित्रमा रहेको छ ।

अवस्थिति (सिमाना)

करिब ४२१बार्ग कि मि ३४. क्षेत्रफलमा रहेको तथा जिल्लाको मध्य भागमा पर्ने ठुलीभेरी नगरपालिकाको उत्तरमा शे फोक्सुण्डो गाउपालिका, दक्षिणमा रुकुम जिल्लाको सिमाना, पूर्वमा काइके गाउपालिका र पश्चिममा त्रिपुरासुन्दरी नगरपालिका पर्दछ । यस ठूलीभेरी नगरपालिका सदरमुकाम तथा जुफाल विमानस्थल पनि यसै नगरपालिका अन्तर्गत पर्ने र जिल्लाका काइके, शे-फोक्सुण्डो, डोल्पेबुद्ध र छार्काताङ्गसाड गाउँपालिकाको प्रवेश गर्ने मार्गको रूपमा विकास हुदै गएको तथा कर्णाली प्रदेशको राजधानी सुर्खेत डोल्पा जिल्ला सडक संजालमा जोडिएको कारणले पनि यस नगरपालिकाको विकासको अधिक सम्भावना रहेको छ । नगरपालिकाको फेदीमा ठूलीभेरी नदि अनवरत रूपमा वगिरहने भएकोले जल पर्यटनको धेरै सम्भावना बोकेको छ ।

नगरपालिकाको संक्षिप्त परिचय

प्रदेश	कर्णाली
जिल्ला	डोल्पा
नगरपालिका	ठूलीभेरी नगरपालिका
निर्वाचन क्षेत्र	१ क
बडा संख्या	११ मिति २०७३।१।२६
उचाई	२०२२
कुल जनसंख्या	९८६९
जन घनत्व	२३ जना प्रति वर्ग किलोमिटर
घरधुरी	२३२७
साक्षरता	७३.७ %
पर्यटकीय स्थल	मम्न देवता मन्दिर, रुप पाटन, साइकुमारी तिर्थ स्थल, सुन दह, पोखे तातोपानी रुपाघाट, छम्कुन दह, मष्ट भगवती मन्दिर,

ठूलीभेरी नगरपालिका गठन र पुनर्गठनबाट कायम भएका वडा विवरणहरु:

जिल्ला: डोल्पा

नाम: ठूलीभेरी नगरपालिका

केन्द्र: जुफाल

<u>वडा नं.</u>	<u>समावेश भएका साविक गा.वि.स./न.पा.हरु</u>	<u>साविक वडा नं.</u>
१	दृनै	६,७
२	दृनै	८,९
३	दृनै	१,४,५
४	दृनै	२,३
५	माझफल	१,२,३,४,५
६	माझफल	६,७,८,९
७	जुफाल	१,२,३
८	जुफाल	४,५,६
९	जुफाल	७,८,९
१०	रह	१,२,३,४
११	रह	५,६,७,८,९

ठूलीभेरी नगरपालिकाको संगठनात्मक संरचना, कर्मचारी संख्या

दरवन्दी जेरिज

क्र.स.	पद	तह	सेवा	समूह	उपसमूह	स्वीकृत दरवन्दी	अन्य.से.बाट स.हुने द.	बाकी दरवन्दी	कै.
१	प्रमुख प्रशासकीय अधिकृत	१०	प्रशासन	सा.प्र.		१			
२	अधिकृत	१/१०	शिक्षा	शि.प्र.		१		१	
३	सि.डि.ई.	१/१०	इन्जि.	सिभिल		१		१	
४	अधिकृत	७/८	प्रशासन	सा.प्र.		१		१	
५	लेखा अधिकृत	७/८	प्रशासन	लेखा		१		१	
६	अधिकृत	७/८	शिक्षा	शि.प्र.		१		१	
७	जन स्वास्थ्य अधिकृत	७/८	स्वास्थ्य	अ.स्वा.		१		१	
८	इन्जिनियर	७/८	इन्जि.	सिभिल		१		१	
९	अधिकृत	६	प्रशासन	सा.प्र.		२		२	
१०	आ.ले.प. अधिकृत	६	प्रशासन	लेखा		१		१	
११	प.हे.न.	५/६	स्वास्थ्य	क.न.		१		१	
१२	हेल्थ असिस्टेन्ट	५/६	स्वास्थ्य	हे.ई.		१		१	
१३	सहायक	५	प्रशासन	सा.प्र.		५		५	
१४	लेखापाल	५	प्रशासन	लेखा		१		१	
१५	कम्प्युटर	४	विविध			१		१	
१६	प्रा.स.	५	शिक्षा	शि.प्र.		१		१	
१७	सब-इन्जिनियर	५	इन्जि.	सिभिल		२		२	
१८	महिला विकास निरक्षक	५	विविध			१		१	
१९	अमिन	४	इन्जि.	सर्भे		१		१	
२०	सहायक	४	प्रशासन	सा.प्र.		२		२	
२१	स.ले.पा.	४	प्रशासन	लेखा		१		१	
२२	सहायक महिला विकास निरिध	४	विविध			१		१	
कार्यालय तर्फ जम्मा						२९		२८	
वडा कार्यालय (११ वटा)									
१	सहायक	५ औं	प्रशासन	सा.प्र.		५			
२	सब-इन्जिनियर	५ औं	इन्जि.	सिभिल		५			
३	सहायक	चौथो	प्रशासन	सा.प्र.		६			
४	अ.सब-इन्जिनियर	चौथो	इन्जि.			६			
५	मुखिया	तृतीय	प्रशासन	सा.प्र.				०	
वडा कार्यालय तर्फ जम्मा						२२		२२	
कुल जम्मा						५१		५०	

ठूलीभेरी नगरपालिका डोल्पा नागरिक वडापत्रः

ठूलीभेरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
जुफाल डोल्पा

नागरिक वडापत्र

क्र. सं.	उपलब्ध हुने सेवा	आवश्यक कागजात, प्रमाण र प्रक्रिया		लाग्ने दस्तुर/सेवा शुल्क	लाग्ने समय	जिम्मेवार शाखा	गुनासो सुन्ने अधिकारी
१	सम्पत्तिकर तथा (मालपोत) भूमि कर	१ विवरण सहितको निवेदन फारम २ नागरिकताको फोटोकपी ३ जग्गाधीनी प्रमाण पूर्जाको फोटोकपि ४ घरको नक्सापास ५ पुरानो रसिद	राजश्व शाखावाट फारम प्राप्त गरी फारम भराउने । राजश्व शाखामा फारम र कागजात समेत पेश गर्ने । कर बुझाई रसिद प्राप्त गर्ने ।	मूल्यांकन अनुसार	तुरुन्त	राजश्व शाखा	प्र.प्र. अ.
२	घर जग्गा बहाल कर	१) निवेदन पत्र २) बहाल सम्झौता ३) सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ४) नागरिकताको प्रमाणित प्रतिलिपि ५) चालु आ.व. सम्म सम्पत्ति कर र मालपोत तिरेको रसिद	१) वडा अध्यक्ष /वडा सचिवलेसम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने २) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/वडा सचिव समक्ष पेश गर्ने । ३) तोकिएको कर बुझाउने	बहाल रकमको १०प्रतिशत	तुरुन्त	राजश्व शाखा	प्र.प्र. अ.
३	बहाल विटौरी शुल्क	१) निवेदन पत्र २) बहालविटौरीमा बस्न गापासँग गरेको सम्झौता ३) नागरिकताको प्रमाणित प्रतिलिपि ४) चालु आ.व. सम्म बहालविटौरी शुल्क तिरेकोरसिद	१) कार्यालय प्रमुखसँग तोक आदेश गर्ने २) राजश्व शाखामा गई शुल्क निर्धारण गरी गराउने । ३) तोकिएको शुल्क बुझाउने	प्रति वर्गमिटर रु ५०	तुरुन्त	राजश्व शाखा	प्र.प्र. अ.
४	टोल विकास संस्था/ आमा समूह दर्ता	रित पूर्वक निवेदन, कम्तिमा ५० घरधुरी वा भौगोलिक अवस्था अनुसारको सबै परिवार समेटी वैठक वसी गरिएको निर्णय, समितिमा रहने सदस्यहरूको नागरिकताको फोटोकपी वडा कार्यालयको सिफारिश	कार्यालय प्रमुख तोक लगाई व्यवसाय दर्ता तथा संघ संस्था शाखामा निवेदन दिने, दर्ता गराई प्रमुख प्रशासकीय अधिकृत वा तोकिएका अधिकृतवाट प्रमाणित गराउने ।	निशुल्क	सोही दिन	व्यवसा य दर्ता तथा संघ संस्था शाखा	प्र.प्र. अ.
५	गैस संस्था.स. दर्ता	रित पूर्वक निवेदन, संस्थाको विधान २ प्रति, सम्बन्धित वडाको सिफारिश ,कार्यसमिति गठनको निर्णयको फोटोकपी, पदाधिकारीको नागरिकताको फोटोकपि सहितको	वडा कार्यालयको सिफारिस सहीत व्यवसाय दर्ता तथा संघ संस्था शाखामा निवेदन दिने	रु ५००	सोही दिन	व्यवसा य दर्ता तथा संघ संस्था शाखा	प्र.प्र. अ.

		विवरण, संस्थाको निर्णय उतार					
६	गैस संस्था.स. नविकरण	रित पूर्वक निवेदन, संस्था दर्ता प्रमाणपत्र, सम्बन्धितवडाको सिफारिश ,लेखापरीक्षण प्रतिवेदन,कर चुक्ता, वार्षिक साधारण सभा वा भेलाको निर्णय, संस्थाको निर्णय उतार	बडा कार्यालयको सिफारिस सहीत ब्यवसाय दर्ता तथा संघ संस्था शाखामा निवेदन दिने	रु ५००	सोही दिन	ब्यवसा य दर्ता तथा संघ संस्था शाखा	प्र.प्र. अ.
७	सहकारी वित्तीय / संस्था दर्ता र नविकरण	दर्ताका लागि: कम्तिमा ३० जना भन्दा बढी सदस्यको रित पूर्वक निवेदन, संस्थाको विनियम २ प्रति, सम्बन्धितवडाको सिफारिश ,संस्थाको पदाधिकारीहरूको नागरिकताको फोटोकपी, कार्यसमिति गठनको निर्णयको प्रतिलिपि नविकरणका लागि: लेखापरीक्षण प्रतिवेदन,कर चुक्ता, वार्षिक साधारण सभा वा भेलाको निर्णय, संस्थाको निर्णय उतार, संस्था दर्ता प्रमाणपत्र,	कार्यालय प्रमुख तोक लगाईसहकारी शाखामा निवेदन दिने, दर्ता गराई प्रमुख प्रशासकीय अधिकृत वा तोकिएका अधिकृतवाट प्रमाणित गराउने ।	सहकारीको प्रकृति अनुसार	प्रकृया पुरा भएपछि सोही दिन	ब्यवसा य दर्ता तथा संघ संस्था शाखा	प्र.प्र. अ.
८	संघ संस्थाहरूको / सूचिकृत	रित पूर्वको निवेदन, स्थायी लेखा न को पत्र करचुक्ताको पत्र कम्पनी वा संस्था नविकरण पत्र	रित पूर्वक निवेदनमा तोक लगाउने राजश्व शाखावाट दस्तुर तिर्ने जिन्सी शाखा, प्राविधिक शाखामा सूचिकृत गराउने	निशुल्क	सोहि दिन	जिन्सी र प्राविधि क शाखा	प्र.प्र. अ.
९	छात्रवृत्तिको सिफारिस	रित पूर्वकको निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपि नागरिकताजन्मदर्ताको फोटोकपी / आवश्यक परेमा वडा मुचुल्का	राजश्व तिरेको रसिद प्रमुख प्रशासकीय अधिकृत को तोक आदेश गराई प्रशासन शाखावाट प्राप्त गर्ने ।	सभाको निर्णयानुसा र	सोही दिन	प्रशास न शाखा	प्र.प्र. अ.
१०	एक्साभेटर/ ट्र्याक्टर सेवा	भाडामा लान चाहेको निवेदन, तोकिएको राजश्व बुझाएको रसिद, धरौटी राख्नु परेमा सो बुझाएको प्रमाण ।	अनूमति लिई राजश्व तिरेर पालो लिने	प्रतिघण्टा रु ९०००/१ १५०० ट्र्याक्टर प्रचलित दर	तालिका अनुसार	जिन्सी शाखा र राजश्व शाखा	प्र.प्र. अ.
११	योजना सम्झौता	१. सम्झौता गरिपाउँ भन्ने निवेदन । २. उपभोक्ता समिति र अनुगमन समिति गठन गर्दाको निर्णयको प्रतिलिपि ।	उपभोक्ता समितिको अध्यक्ष सचिव वा कोषाध्यक्ष मध्ये सबै वा	निशुल्क	७ दिन	योजना शाखा	प्रमुख/ प्र.प.अ.

		<p>३. उपभोक्ता समितिले योजना सम्झौता गर्न अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अधिकार दिने गरी गरेको निर्णय ।</p> <p>४. संरचना निर्माण कार्यमा २० प्रतिशत जनसहभागिता जुटाउने गरी प्रतिबद्धता गरिएको निर्णय प्रतिलिपी ।</p> <p>५. उपभोक्ता समितिमा रहेका सबैको नागरिकता प्रतिलिपी संलग्न गर्ने ।</p> <p>६. योजना सम्झौता गरी दिने भनि सम्बन्धित बडा कार्यालयले गरेको सिफारिस पत्र ।</p> <p>७. लागत इस्टमेट ।</p>	<p>एकजना उपस्थित हुने ।</p> <p>निवेदन दिई तोक लगाउने दर्ता गर्ने</p> <p>लागत अनुमानमा/समझौतामा दस्तखत गराउने ।</p> <p>कायदिश दिने ।</p>				
१२	पेशकी निकाशा	<p>१. पाँच लाख वा सो भन्दा बढी रकम विनियोजन भएको योजनाको ३० प्रतिशतले हुन आउने रकम पेशकी उपलब्ध हुनेछ ।</p> <p>उपभोक्ता समितिको पेशकी माग गर्ने निर्णय र निवेदन ।</p> <p>योजनाको भूकानीमा सम्बन्धित योजनाको नाममा स्पष्ट देखिने छाप काटी अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरि बैकमा खाता खोल्ने ।</p>	<p>रित पूर्वको निवेदनमा तोक लगाउने,</p> <p>योजना शाखाबाट हिसाब गरी स्वीकृत गराई पेशकी</p> <p>रकम निकाशाका लागि तोक आदेश सहित लेखा शाखामा पेश गर्ने</p>		७ दिन	लेखा शाखा	प्रमुख/ प्र.प.अ.
१३	अन्तिम बिल भुक्तानी	<p>१. काम सम्पन्न भएको भन्ने उपभोक्ता समितिको निर्णय ।</p> <p>२. उभोसस्तरीय बडास्तरीय नगरस्तरीय अनुगमन समितिले लइ अनुसार गुणस्तरीय र सन्तोषजनक काम भइ योजना सम्पन्न भएको भन्ने सिफारिश ।</p> <p>३. सार्वजनिक सुनुवाई भएको निर्णय प्रतिलिपी ।</p> <p>४. बिल, भरपाई, डोर हाजिर फारम ।</p> <p>५. काम हुनु भन्दा पहिले, भइरहेको र सम्पन्न पछिको फोटोहरू ।</p> <p>६. काम सम्पन्न भएकोले भुक्तानी दिनुहुन भन्ने बडाको सिफारिस</p> <p>७. कार्य सम्पन्न प्रतिवेदन/योजना स्वीकार प्रतिवेदन ।</p>	<p>रित पूर्वको निवेदनमा तोक लगाइ प्राविधिक शाखाबाट मूल्यांकन गराउने,</p> <p>योजना शाखाबाट हिसाब गरी स्वीकृत गराउने</p> <p>भुक्तानीका लागि तोक आदेश सहित लेखा शाखामा पेश गर्ने</p>	निःशुल्क	१५ दिन	लेखा शाखा	प्रमुख/ प्र.प.अ.
१४	विद्यालय अनुमती	<p>१. शिक्षा नियमावलीले तोकिए बमोजिम निवेदन</p> <p>२. अभिभावक भेलाको निर्णय प्रतिलिपी</p> <p>३. संस्थागतको हकमा सञ्चालकहरूको निर्णय प्रतिलिपी</p> <p>४. सबै भन्दा नजिकमा रहेको दई वटा सामुदायिक विद्यालयहरूको निर्णय सहितको सहमती ।</p> <p>५. गुठीको विधान र गुठी दर्ता प्रमाणपत्रको प्रतिलिपी ।</p> <p>६. गुठियारको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।</p> <p>७. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।</p> <p>८. भाडामा भए कम्तीमा ५ वर्षको लागि भाडा सम्झौताको प्रतिलिपी</p> <p>९. शिक्षक नियुक्ति पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र स्थायी अध्यापन अनुमती पत्रको प्रतिलिपी ।</p> <p>१०. कक्षागत रूपमा स्वीकृत भएको शुल्कको विवरण (संस्थागत)</p> <p>११. पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको सुची ।</p> <p>१२. शैक्षिक सामग्रीहरूको सुची ।</p> <p>१३. सामुदायिकको हकमा स्रोतको</p>	<p>निवेदन दस्तुरः सामुदायिकः १,०००/- संस्थागतः १०,०००/- अनुमती/स्वीकृत दस्तुरः शिक्षा समितिको निर्णयनुसार</p>	निवेदन पेश गर्ने: शैक्षिक सत्र शुरु हुनु भन्दा ३ महिना अगाडी अनुमती: शैक्षिक सत्र शुरु हुनु भन्दा १ महिन अगाडी	शिक्षा शाखा	प्रमुख/ प्र.प.अ.	

		सुनिश्चितता हुने कागजातहरू १४. वडा समितिको सिफारिस					
१६	विद्यालयको कक्षा / तह थप	<p>१. तोकिए बमोजिम निवेदन</p> <p>२. विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि</p> <p>३. सबै भन्दा नजिकमा रहेका दुईवटा सामुदायिक विद्यालयहरूको व्यवस्थापन समितिको निर्णय सहितको सहमती ।</p> <p>४. तल्लो कक्षाको अनुमती पत्रको प्रतिलिपि ।</p> <p>५. कम्पनी प्रबन्ध पत्र, नियमावली, कम्पनी दर्ता प्रमाणपत्र, प्यान दर्ता,</p> <p>गत आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपीहरू ।</p> <p>६. गुठीको विद्यान र गुठी दर्ता प्रमाण पत्रको प्रतिलिपीहरू ।</p> <p>७. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।</p> <p>८. भाडामा भए कम्तीमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपि ।</p> <p>९. शैक्षक नियुक्ति पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र स्थायी अध्यापन अनुमती पत्रको प्रतिलिपि ।</p> <p>१०. कक्षागत रूपमा स्वीकृत भएको शुल्कको विवरण (संस्थागत)</p> <p>११. पाठ्यपुस्तक तथा पाठ्यसामाग्रीहरूको सूची ।</p> <p>१२. शैक्षिक सामाग्रीहरूको सूची ।</p> <p>१३. सामुदायिकको हकमा स्रातको सुनिश्चितता हुने कागजातहरू ।</p> <p>१४. सम्बन्धित वडा समितिको सिफारिस ।</p>		निवेदन दस्तुर: सामुदायिक: २,०००/- संस्थागत: १५,०००/- अनुमती/स्वी कृत दस्तुर: शिक्षा समितिको निर्णायनुसार	निवेदन पेश गर्ने: शैक्षिक सत्र शुरू हुनु भन्दा ३ महिना अगाडी अनुमती: शैक्षिक सत्र शुरू हुनु भन्दा १ महिन अगाडी	शिक्षा शाखा	प्रमुख / प्र.प.अ.
१७	समूह, समिति दर्ता	समूह, समितिको निवेदन, बैठकको निर्णय प्रतिलिपि कार्यसमितिका सबैको नागरिकताको फोटोकपी सम्बन्धित वडाको सिफारिश	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने	रु ५००	सोही दिन	पशुपन्थी विकास शाखाको भवन डडुवा	प्रमुख / प्र.प.अ.
१८	पशुपालन फर्म दर्ता	निवेदन, नागरिकताको प्रतिलिपि, फर्मको कार्य योजना	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने	रु ५००	सोही दिन	पशुपन्थी विकास शाखाको भवन डडुवा	प्रमुख / प्र.प.अ.
१९	घरेलु उद्योग व्यवसाय सिफारिश	निवेदन नागरिकताको प्रतिलिपि जग्गाको लालपूर्जा चार किला प्रमाणित वडाको सिफारिश	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने	रु १५००			
२०	भेटेरिनरी/मृत पशुको विमा सिफारिस	<p>१. पशु उपचार गरेको प्रेस्क्रिप्शन ।</p> <p>२. वडाको रिपोर्ट ।</p> <p>३. निवेदन ।</p> <p>४. मृत पशुको फोटो ।</p> <p>५. सर्जिमिन मुचुल्का ।</p>	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने	रु. २००/- प्रति गोटा	सोही दिन	पशुपन्थी विकास शाखाको भवन डडुवा	प्रमुख / प्र.प.अ.
२१	समूह, समिति, सहकारीको अभिलेखिकरण	पशु सेवा शाखाबाट वितरण भएको फरम्याट भरि बुझाउनु पर्ने ।	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने	निःशुल्क	सोही दिन	पशुपन्थी विकास शाखाको भवन डडुवा	प्रमुख / प्र.प.अ.
२२	बाली (खाद्यान्न, तेलहन, दलहन) प्रविधि सम्बन्धी परामर्श	सेवाग्राहीको माग अनुसार	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने	निःशुल्क	फिल्डमा जानुपर्ने भए छलफलबा ट समय निर्धारण	कृषि तथा सहकारी विकास शाखा	प्रमुख / प्र.प.अ.

					गरिने		
२३	ताजा तरकारी, फलफूल खेती, पुष्प खेती, आलू मसला बाली सम्बन्धी परामर्श फलफूल, तरकारी, नरसरी दर्ता	सेवाग्राहीको माग अनुसार	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने	नि:शुल्क	फिल्डमा जानुपर्ने भए छलफलबाट समय निर्धारण गरिने	कृषि तथा सहकारी विकास शाखा	प्रमुख / प्र.प.अ.
२४	बाली संरक्षण (बाली नालीमा रोग किरा तथा अन्य समस्याहरु) सम्बन्धी परामर्श सेवा	सेवाग्राहीको माग अनुसार	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने	नि:शुल्क	फिल्डमा जानुपर्ने भए छलफलबाट समय निर्धारण गरिने	कृषि तथा सहकारी विकास शाखा	प्रमुख / प्र.प.अ.
२५	कृषक समुह दर्ता	टाईप भएको ३ प्रति विधान, समूहको निर्णय प्रतिलिपि (नामांकन सहित) बडाको सिफारिस	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने	रु ५००	प्रकृया पुरो तुरुन्तै	कृषि तथा सहकारी विकास शाखा	प्रमुख / प्र.प.अ.
२६	जुनोटीक, किटजन्य रोग, सर्ने तथा नसर्ने रोग, सुर्ति, मदिरा तथा लागूपदार्थजन्य वस्तुको प्रयोग सम्बन्धी सचेतना अभिवृद्धि, नियन्त्रण तथा व्यवस्थापन	निवेदन	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने			जनस्वास्थ्य प्रवर्द्धन शाखा	प्रमुख / प्र.प.अ.
२७	जनस्वास्थ्य निगरानी, आपत्कालीन स्वास्थ्य तथा माहामारी सम्बन्धी नियन्त्रण योजना, स्वास्थ्य सुचना प्रणालीका व्यवस्थापन तथा कार्यान्वयन	निवेदन	आवश्यक कागजात पेश गर्ने तोक लगाउने दर्ता गर्ने			जनस्वास्थ्य प्रवर्द्धन शाखा	प्रमुख / प्र.प.अ.
२८	विपन्न नागरिक औषधि उपचार सेवाका लागी सिफारिस गरिने (सिफारिस समितिवाट निर्णय गरिने रोगहरु क्यान्सर, मुटुरोग, मृगौला सब्निधि रोगहरु, पार्किन्सन, अल्जाईमर्श, हेड इन्ज्यूरी, इस्पाइनल इन्जूरी र सिक्लसेल	विपन्न नागरिकलाई उल्लेखित रोग लागेमा संबन्धित अस्पतालको रोग निदान गरेको विरामी पुर्जा, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बडाको सिफारिस र निवेदन सहित जनस्वास्थ्य प्रवर्द्धन शाखामा पेश गर्ने	निवेदनका साथ रु १० को टिकट सहित कार्यालय समयमा सम्पर्क गर्ने	नि:शुल्क	प्रकृया पुरो पालो अनुसार तुरुन्तै	जनस्वास्थ्य प्रवर्द्धन शाखा	प्रमुख / प्र.प.अ.

	एनिमिया)					
२९	जेष्ठ नागरिक परिचय पत्र	१. वडाको सिफारिस २. ६० वर्ष उमेर पुरा भएको नागरिकताको प्रतिलिपि ३. नागरिकतामा ठेगाना फरक भए बसाई वा बसोबास प्रमाणितको फोटोकपी ४. २ प्रति फोटो		निःशुल्क	१ दिन	महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा
३०	अपाङ्गता परिचय पत्र वितरण	१निवेदन सम्बन्धीत व्यक्तिको। २ना प्र पत्रको फोटोकपी। ३हालसालै खिचेको पासपोर्ट। प्रति ४- साइजको फोटो ४नावालकको हकमा जन्मदर्ताको फोटोकपी ५डाक्टरको सिफारिस。 ६सम्बन्धीत व्यक्ती स्वयम्। उपस्थित हुन पर्ने।	.१सम्बन्धित व्यक्तिको निवेदनसहित आवश्यक कागजात कार्यालय प्रमुखबाट तोक आदेश गराई दर्ता गरी महिला बालबालिका शाखामा सम्पर्क गर्ने र समितिको बैठकमा पेश गरी समितिबाट निर्णय भए बमोजिम वितरण गरिने।	निःशुल्क	सोही दिन	महिला वालबालिका शाखा
३१	समुह समिति तथा संस्था गठन तथा परिचालन	स्थलगत अनुगमन गरे पश्चात सम्भावीत क्षेत्र पहिचान गरि सुमह समिति वा संस्था गठन तथा परिचालन गर्ने		निःशुल्क	५ दिन	महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा
३२	विभिन्न किसिमका सिप, नेतृत्व तथा सस्थागत विकास साथै सचेतनामूलक क्रियाकलापहरु	समुह, समिति वा संस्थामा आवद्ध भएको हुनुपर्ने साथै शाखाद्वारा विभिन्न कार्यक्रम मार्फत सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गरिरहेको		निःशुल्क	कार्यक्रमको प्रकृति अनुसार	महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा
३३	मानव बेचविखनमा परेका पिडित तथा प्रभावित महिला तथा बालबालिकालाई उद्धार तथा पुनर्स्थापना सहयोग	पिडित तथा प्रभावित व्यक्तिको निवेदन तथा जानकारी प्राप्त व्यक्तिको सुचना अनुसार		निःशुल्क	सोही दिन	महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा
३४	न्यायिक समितिमा निवेदन/उजुरी पेश गर्न	१. रितपूर्वकको निवेदन २. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि		रु. २०/-	सोहि दिन	न्यायिक समिति/कानुनी फाँट
३५	व्यवसाय दर्ता	१) निवेदन २) व्यवसायिको नागरिकताको फोटोकपी ३) वडा कार्यालयको सिफारिस र सर्जिमिन मुचुल्का ४) भाडामा हो भने भाडा करार सम्झौताको प्रतिलिपि ५) व्यवसाय रहने जग्गाको मालपोत/सम्पत्तिकर वुझाएको रसिद ६) व्यवसायको पुँजी अनुसार राजस्व वुझाएको रसिद ७) जग्गाको जग्गाधनी पुर्जाको प्रतिसलिपि		व्यवसायको प्रकृति अनुसार	७ दिन	आर्थिक विकास शाखा
३६	व्यवसाय खारेजी/नाम संसोधन	१) वडा कार्यालयको सिफारिस २) व्यवसाय कर चुक्ता रसिद ३) व्यवसाय दर्ता प्रमाण पत्र सबकल (व्यवसाय खारेजी: सम्बन्धी व्यवसाय रहेको		व्यवसायको प्रकृति अनुसार	७ दिन	आर्थिक विकास शाखा

		वडा कार्यालयमा १५ दिने हकदावी सम्बन्धी सुचना)					
३७	व्यवसाय नामसारी	नागरिकताको प्रतिलिपि द्वारै पक्षको (एकाधरको परिवारको बिच नामसारी हुन सक्ने)		व्यवसायको प्रकृति अनुसार	आर्थिक विकास शाखा	प्रमुख / प्र.प.अ.	
३८	व्यवसाय नविकरण	१) रितपुर्वक निवेदन २) कार्य सम्पादन प्रतिवेदन अन्यको हकमा १) वार्षिक व्यवसाय कर तिरेको रसिद २) व्यवसाय प्रमाण पत्र		व्यवसायको प्रकृति अनुसार	आर्थिक विकास शाखा	प्रमुख / प्र.प.अ.	
३९	ऐलानी व्यवसाय दर्ता	१) रितपुर्वक निवेदन २) व्यवसायिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ३) व्यवसायको हालसालै खिचेको पि.पि. साईजको फोटो-२ प्रति ४) वडाको सिफारिस ५) वडाको सर्जीमिन मुचुल्का ६) विद्युत, खानेपानीको महशुल बुझाएको रसिद ७) व्यवसायको पुँजी अनुसार राजस्वको रसिद		व्यवसायको प्रकृति अनुसार		प्रमुख / प्र.प.अ.	
४०	घरनक्षा पास						
४०	१. नक्सा दरखास्त फारम प्रदान	➤ दस्तर बुझाएको भौचर	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	आर्थिक ऐन अनुसार	सोही दिन	राजस्व शाखा	प्रमुख / प्र.प.अ.
	२. नक्सा दर्ता एवम् अस्थायी (प्लिन्थ लेभल) स्वीकृत	➤ नक्सा दरखास्त फारम ➤ जग्गाधनी दर्ता प्रमाण पुर्जाको फोटोकपी ➤ नागरिकता/राष्ट्रिय परिचय पत्रको फोटोकपी ➤ कित्ता नम्बर प्रप्त खुलेको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल ➤ नक्सा २ प्रति (२०८२० वा वा साइजमा, साइट प्लान, \$लोर प्लान, सेक्सन, इलिमेसन, डिजाइन कर्ता र घरधनीको दस्तखत भएको) ➤ नगरपालिकामा चालु आ.व. सम्म बुझाउनु पर्ने सम्पुर्ण कर तिरेको रसिदको फोटोकपी ➤ मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृत पत्रको फोटोकपी ➤ वारेश राखि नक्सा पास गर्ने भए वारेशनामा र वारेशको नागरिकता/राष्ट्रिय परिचय पत्रको फोटोकपी ➤ भवन निर्माण हुने जग्गाको बाटो प्रप्त नभएमा सम्बन्धित वडा कार्यालयबाट बाटोको चौडाई खुलेको सिफारिस ➤ डिजाइनरको ल्यन्ग दर्ता प्रमाणपत्र र नगरपालिकामा सुचिकृत भएको प्रमाणपत्रको फोटोकपी ➤ दस्तर बुझाएको भौचर	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	आर्थिक ऐन अनुसार	दर्ता कागज परेको भए साहि दिन अस्थायी स्वीकृति ३० दिन भित्र	भवन तथा बस्ती विकास शाखा	प्रमुख / प्र.प.अ.
	३. स्थायी (सुपरस्ट्रक्चर)	➤ निवेदन ➤ प्लिन्थ लेभल निर्माण सम्पन्न	निवेदनमा शाखा प्रमुखको तोक	आर्थिक ऐन अनुसार	कागजपत्र पुरा भएको	भवन तथा	प्रमुख / प्र.प.अ.

	निर्माण स्वीकृति	<ul style="list-style-type: none"> ➢ भएको फोटो र प्राविधिक प्रतिवेदन ➢ तेस्रो पक्ष जाँच प्रतिवेदन ➢ घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति ➢ दस्तुर बुझाएको भौचर 	लगाउने । कर तिर्ने		मितिले ७ दिन भित्र	वस्ती विकास शाखा	
	४. तल्ला थप स्वीकृति	<ul style="list-style-type: none"> ➢ ➢ स्वीकृत नक्सा र निर्माण सम्पन्न प्रमाणपत्रको फोटोकपी ➢ नगरपालिकामा चालु आ.व. सम्म बुझाउनु पर्ने सम्पूर्ण कर तिरेको रसिदको फोटोकपी ➢ तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन ➢ तल्ला थप गरिने नक्सा २ प्रति ➢ घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति ➢ दस्तुर बुझाएको भौचर 	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	आर्थिक ऐन अनुसार	कागजपत्र पुरा भएको मितिले ७ दिन भित्र	भवन तथा वस्ती विकास शाखा	प्रमुख/ प्र.प.अ.
	५. घर नक्सा नामसारी	<ul style="list-style-type: none"> ➢ निवेदन ➢ जग्गाधनी दर्ता प्रमाण पुर्जाको फोटोकपी ➢ नागरिकता / राष्ट्रिय परिचय पत्रको फोटोकपी ➢ जग्गा रजिस्ट्रेशनको लिखितको फोटोकपी ➢ कित्ता नम्बर प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सकफल ➢ नगरपालिकामा चालु आ.व. सम्म बुझाउनपर्ने सम्पूर्ण कर तिरेको रसिदको फोटोकपी ➢ स्वीकृत नक्सा र निर्माण सम्पन्न प्रमाणपत्रको सकफल र फोटोकपी ➢ नामसारी गरी लिनेको पासपोर्ट साईजको फोटो २ प्रति <p>दस्तुर बुझाएको भौचर</p>	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	आर्थिक ऐन अनुसार	कागजपत्र पुरा भएको मितिले ३ दिन भित्र	भवन तथा वस्ती विकास शाखा	प्रमुख/ प्र.प.अ.
	६. नक्सा संशोधन	<ul style="list-style-type: none"> ➢ निवेदन ➢ संशोधित नक्सा २ प्रति ➢ नगरपालिकामा चालु आ.व. सम्म बुझाउनुपर्ने सम्पूर्ण कर तिरेको रसिदको फोटोकपी ➢ प्राविधिक प्रतिवेदन ➢ दस्तुर बुझाएको भौचर 	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	आर्थिक ऐन अनुसार	कागजपत्र पुरा भएको मितिले ७ दिन भित्र	भवन तथा वस्ती विकास शाखा	प्रमुख/ प्र.प.अ.
	७. निर्माण सम्पन्न प्रमाणपत्र प्रदान	<ul style="list-style-type: none"> ➢ निवेदन ➢ स्वीकृत नक्सा र स्थायी स्वीकृति प्रमाणपत्रको सकफल प्रति ➢ प्राविधिक स्थलगत प्रतिवेदन, घरधनी कवुलियतनामा (कम्तीमा एउटा रुख रोपी हुकाउनु पर्ने) र घरको चौतरफ दोखने फोटो ४ प्रति ➢ तेस्रो पक्ष जाँच प्रतिवेदन ➢ सम्बन्धित व्यक्तिको पासपोर्ट साईजको फोटो २ प्रति ➢ दस्तुर बुझाएको भौचर 	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	आर्थिक ऐन अनुसार	कागजपत्र पुरा भएको मितिले ३ दिन भित्र	भवन तथा वस्ती विकास शाखा	प्रमुख/ प्र.प.अ.
	८. घर नक्साको प्रतिलिपि प्रदान	<ul style="list-style-type: none"> ➢ निवेदन ➢ सम्बन्धित वडा कार्यालयको सिफारिस ➢ नागरिकता / राष्ट्रिय परिचय 	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	आर्थिक ऐन अनुसार	कागजपत्र पुरा भएको मितिले ३ दिन भित्र	भवन तथा वस्ती विकास शाखा	प्रमुख/ प्र.प.अ.

		<ul style="list-style-type: none"> ➢ पत्रको फोटोकपी ➢ जग्गाधनी दर्ता प्रमाण पुर्जाको फोटोकपी ➢ नगरपालिकामा चालु आ.व. सम्म बुझाउनुपर्ने सम्पूर्ण कर तिरेको रसिदको फोटोकपी ➢ दस्तर बुझाएको भौचार 			शाखा		
९.	कन्सल्टेन्सी /डि जाइनर सुचिकृत	<ul style="list-style-type: none"> ➢ निवेदन ➢ लक्ष्य दर्ता प्रमाणपत्रको प्रमाणित फोटोकपी ➢ नागरिकता /राष्ट्रिय परिचयपत्रको फोटोकपी ➢ कन्सल्टेन्सी भए दर्ता प्रमाण पत्र /डि जाइनरको पासपोर्ट साइजको फोटो २ प्रति ➢ कन्सल्टेन्सी भए कर चुक्ता प्रमाण पत्रको फोटोकपी ➢ डिजाइनर नियुक्ति पत्रको फोटोकपी ➢ दस्तर बुझाएको भौचार 	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	आर्थिक ऐन अनुसार	कागजपत्र पुरा भएको मितिले ३ दिन भित्र	भवन तथा बस्ती विकास शाखा	प्रमुख / प्र.प.अ.
१०.	कन्सल्टेन्सी /डि जाइनर नवीकरण	<ul style="list-style-type: none"> ➢ निवेदन ➢ नगरपालिकामा चालु आ.व. सम्म बुझाउनुपर्ने सम्पूर्ण कर तिरेको रसिदको फोटोकपी ➢ व्यवसाय कर चुक्ता गरेको रसिद ➢ नगरपालिकामा सुचिकृत भएको प्रमाणपत्र ➢ कन्सल्टेन्सी भए डिजाइनरको मञ्जुरीनामा ➢ दस्तर बुझाएको भौचार 	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	आर्थिक ऐन अनुसार	कागजपत्र पुरो सोही दिन	भवन तथा बस्ती विकास शाखा	प्रमुख / प्र.प.अ.
११.	निर्मित भवनको अभिलेखीकरण नियमित	<ul style="list-style-type: none"> ➢ निवेदन ➢ सम्बन्धित वडा कार्यालयको सिफारिस ➢ जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी ➢ नागरिकता /राष्ट्रिय परिचयपत्रको फोटोकपी ➢ नक्सा २ प्रति (२०८३० साइज वा ब्ल मा, साइट प्लान, डॉलर प्लान, सेक्सन, इलेमेसन डिजाइनर र घरधनीको दस्तखत भएको) ➢ नगरपालिकामा चालु आ.व. सम्म बुझाउनुपर्ने सम्पूर्ण कर तिरेको रसिदको फोटोकपी ➢ कित्ता नं. स्पष्ट खुलेको नापी नक्सा (ब्लु प्रिन्ट) ➢ निवेदकको फोटो ४ प्रति ➢ बाटो खुलेको प्रमाण ➢ वारेशनामा (निवेदक उपस्थित हुन नसकेको खण्डमा मात्र) र वारेश लिनेको नागरिकता /राष्ट्रिय परिचय पत्रको फोटोकपी ➢ दस्तर बुझाएको भौचार 	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	राप्ती नगरपालिका को योजना तथा भवन निर्माणको मापदण्ड अनुसार	कागजपत्र पुरा भएको मितिले ३० दिन भित्र	भवन तथा बस्ती विकास शाखा	प्रमुख / प्र.प.अ.
१२.	घर नक्सा निर्माण स्थाद थप	<ul style="list-style-type: none"> ➢ निवेदन ➢ स्वीकृत नक्साको सक्कल प्रति ➢ प्राविधिकको स्थलगत प्रतिवेदन ➢ नगरपालिकामा चालु आ.व. 	निवेदनमा शाखा प्रमुखको तोक लगाउने । कर तिर्ने	नक्सा पास गर्दा लागेको दस्तुरको ५ प्रतिशत	कागजपत्र पुरा भएको मितिले ७ दिन भित्र	भवन तथा बस्ती विकास	प्रमुख / प्र.प.अ.

		<p>सम्म बुझाउनुपर्ने सम्पूर्ण कर तिरेको रसिदको फोटोकपी</p> <p>➤ दस्तर बुझाएको भौचर</p> <p>(नोट: म्याद समाप्त हुनु अगावै म्याद थपका लागि निवेदन दिनुपर्ने ।)</p>			शाखा	
--	--	---	--	--	------	--

आमदानी तथा खर्च सम्बन्धी अद्यावधिक विवरण



तुलिभेरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, डोल्पा
कार्यालयको कोड : ८०६६१४०३००

तुलिभेरी नगरपालिका
 नगर कार्यपालिकाको कार्यालय
 जुलाल, डोल्पा
 कार्यालय संख्या २०७३

आय व्ययको विवरण

आ.व. : २०८१/८२ अवधी : २०८१/०४/०१-२०८१/१२/०५

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मौजदात	शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौजदात
संघीय सरकार	३३,९५,१७,०००.००	२०,४६,०९,२०६.००	६०.२६	१३,४९,१५,७१४.००	चातु	३०,७३,०९,०२४.००	१३,९१,१७,१३७.०५	४५.२८	१६,८१,५१,८८६.९५
१३३११ समाजिकरण अनुदान	७,९४,००,०००.००	५,६३,७४,०००.००	७१	२,३०,२६,०००.००	२११११ पारिश्रमिक कर्मचारी	६,६२,३१,०००.००	३,९७,०७,६२५.०२	५९.१६	२,६५,२३,३७४.९८
१३३१२ शर्तसंत अनुदान चातु	१७,७६,१७,०००.००	११,४४,७७,२०६.००	६४.८५	६,३१,३१,७१४.००	२१११२ पारिश्रमिक पदाधिकारी	१३,००,०००.००	१२,६७,०००.००	१७.४६	३३,०००.००
१३३१३ शर्तसंत अनुदान पुँजीगत	६,७५,००,०००.००	३,३७,५०,०००.००	५०	३,३७,५०,०००.००	२१११३ पोशाक	७,५०,०००.००	०.००	०	७,५०,०००.००
१३३१४ विषेश अनुदान चातु	१,४०,००,०००.००	०.००	०	१,४०,००,०००.००	२१११४ स्थानीय भत्ता	४८,०६,०००.००	२७,०६,११०.००	५६.३	२१,०१,०९०.००
प्रदेश सरकार	५,७९,६९,०००.००	१,१६,७५,४००.००	२०.१४	४,६२,१३,४००.००	२१११५ महंगी भत्ता	१,६०,०००.००	५,७२,०००.००	५१.४८	३,८८,०००.००
१३३११ समाजिकरण अनुदान	८६,१४,०००.००	६४,६०,५००.००	७५	२१,५३,५००.००	२१११६ फिल्ड भत्ता	१५,००,०००.००	५,९०,०००.००	३९.३३	९,१०,०००.००
१३३१२ शर्तसंत अनुदान चातु	२१,५६,०००.००	२,९५,०००.००	१३.६१	१८,६०,०००.००	२१११७ कर्मचारीको बैठक भत्ता	१२,३०,०००.००	१,४८,६००.००	१२.८१	१०,७२,४००.००
१३३१३ शर्तसंत अनुदान पुँजीगत	३,९६,००,०००.००	४३,२०,०००.००	१०.११	३,४२,८०,०००.००	२१११८ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	२,८०,०००.००	०.००	०	२,८०,०००.००
१३३१४ विषेश अनुदान चातु	२०,००,०००.००	६,००,०००.००	३०	१४,००,०००.००	२१११९ अन्य भत्ता	११,५२,०००.००	०.००	०	११,५२,०००.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	५६,००,०००.००	०.००	०	५६,००,०००.००	२११११ पदाधिकारी बैठक भत्ता	१८,००,०००.००	१,१७,५००.००	१०.१७	१६,०२,५००.००
राजस्व बांडफाङ्ड	७,५७,६२,०२४.००	४,०१,६६,८१०.५१	५३.०२	३,४५,९५,१३३.४१	२१११२ पदाधिकारी अन्य सुविधा	१०,००,०००.००	५,१०३,०००.००	५६.७	३८,९७,०००.००
१११११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	५,४२,०५,१७५.००	२,९९,८६,६९९.२३	५५.३२	२,४२,१८,४७५.७७	२१११३ पानी तथा बिजुली	४,००,०००.००	२,१३,३८३.६९	५३.२७	१,८६,९१६.३१
११११२ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	१,९६,९४,८२५.००	१,०१,२१,६३१.३६	५१.४३	१५,६५,११३.६४	२१११४ संचार महसुल	१२,००,०००.००	१,०७,३०५.००	८.९४	१०,९२,६१५.००
१११५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	८,६२,०२४.००	५०,५६,०००	५,८७	८,११,४६४.००	२१११५ इच्छन (पदाधिकारी)	१०,००,०००.००	३,६०,०००.००	३६	६,४५,०००.००
१११५७ बाँडफाँड भई प्राप्त दहरत बहरको विक्रिबाट प्राप्त हुने आय	१०,००,०००.००	०.००	०	१०,००,०००.००	२१११६ इच्छन (कार्यालय प्रयोजन)	२९,००,०००.००	१३,८४,०६८.००	४६.३५	१६,५५,९३२.००
अन्तरिक श्रोत	७०,००,०००.००	१,३५,८७,३६३.४३	१९४.११	(६५,८७,३६३.४३)	२१११७ बिमा तथा नवीकरण खर्च	६,०४,०००.००	०.००	०	६,०४,०००.००
११३३३ सम्पत्ति कर	३,००,०००.००	०.००	०	३,००,०००.००	२१११८ मेशीनी तथा औजार मर्मत समाप्ति	२५,००,०००.००	७,७८,८४३.३२	३१.१५	१७,२१,१५६.६८
११३३४ भूमिकर मालपोत	२,००,०००.००	७,३०४.५४	३.६५	१,९२,६९५.४६	२१११९ मसलन्द तथा कार्यालय सामागी	८४,००,०००.००	५५,२०,०२९.५०	६५.७	२८,७९,१७०.५०
११३३७ वहाल हर	८,००,०००.००	१,२६,४२४.५०	१५.८२	६,७३,४७५.५०	२११२३ पुरस्कार तथा सामगी खर्च	६,००,०००.००	०.००	०	६,००,०००.००
११३३८ वहाल वेटोरी कर	५०,०००.००	०.००	०	५०,०००.००	२११२४ पत्रपत्रिका	१८,००,०००.००	०.००	०	१८,००,०००.००
१६३९ कृषितथा शुञ्जन्य वस्तुको वाक्सायिक	२०,०००.००	०.००	०	२०,०००.००					



तुलिभेरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, डोल्पा
कार्यालयको कोड : ८०६६१४०३००

आय व्ययको विवरण

द्वारा दिए गए अधिकारी कार्यालय
नगर कार्यपालिकाको कार्यालय
कार्यालयको कोड : ८०६६१४०३००
वर्ष २०७५

आ.व. : २०८१/८२ अवधी : २०८१/०९/०१-२०८१/१२/०५

आय					व्यय					
कारोबारमा लाग्ने कर					उपार्द्ध तथा सूचना प्रकाशन खर्च					
१४१५१ सरकारी सम्पत्तीको वहालतबाट प्राप्त आय	२५,००,०००.००	०.००	०	२५,००,०००.००	२२३१९ अन्य कार्यालय संचालन खर्च	२५,५२,०२४.००	१,८५,७५०.००	७.२८	२३,६६,२७४.००	
१४२१९ अन्य सेवा शुल्क तथा बिक्री	५,००,०००.००	३६,५००.००	९.१३	३,६३,५००.००	२२४११ सेवा र परामर्श खर्च	३०,००,०००.००	१५,८३,०८५.७४	५२.७७	१४,१६,११४.२६	
१४२२१ न्यायिक दस्तूर	५०,०००.००	०.००	०	५०,०००.००	२२४२३ सूचना प्राप्ताली तथा सम्बन्धीय संचालन खर्च	१,१५,०००.००	०.००	०	१,१५,०००.००	
१४२२४ परीक्षा शुल्क	२५,०००.००	०.००	०	२५,०००.००	२२४२३ करार सेवा शुल्क	१,००,०००.००	०.००	०	१,००,०००.००	
१४२४१ पार्किङ शुल्क	३,००,०००.००	०.००	०	३,००,०००.००	२२४१४ सरसफाईसेवा शुल्क	७,००,०००.००	०.००	०	७,००,०००.००	
१४२४२ नक्सापास दस्तूर	५,००,०००.००	०.००	०	५,००,०००.००	२२४१९ अन्य सेवा शुल्क	३,००,०००.००	१८,१४०.००	३२.१७	२,०१,०६०.००	
१४२४३ सिकारिश दस्तूर	१०,००,०००.००	३१,१००.००	३.११	९,६८,१००.००	२२५११ कर्मचारी तालिम खर्च	१०,००,०००.००	०.००	०	१०,००,०००.००	
१४२४४ व्यक्तिगत घटना दरति दस्तूर	५०,०००.००	२,०००.००	४	४८,०००.००	२२५१२ सीप विकास तथा जनवेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	३६,४८,०००.००	६,११,१००.००	१६.७५	३०,३६,१००.००	
१४२४५ नाता प्रमाणित दस्तूर	१,००,०००.००	०.००	०	१,००,०००.००	२२५२२ कार्यक्रम खर्च	२,०८,७३,०००.००	१,००,१०,०१०.००	४७.१६	१,०८,६२,११०.००	
१४२४६ व्यावसाय रजिस्ट्रेशन दस्तूर	५,००,०००.००	६८,०००.००	१३.६	४,३२,०००.००	२२५२१ विविध कार्यक्रम खर्च	१८,१६,०००.००	७,२७,२३०.००	४०.०४	१०,८८,७७०.००	
१४२४७ रेडियो/ एफ.एम. सञ्चालन दस्तूर	५,००,०००.००	०.००	०	५,००,०००.००	२२६११ अनुगमन, मूल्याकान खर्च	२०,४५,०००.००	२,७४,०९०.००	१३.४	१७,७०,११०.००	
१४३११ न्यायिक दाट, जीरियाना र जफत	५०,०००.००	०.००	०	५०,०००.००	२२६१२ भ्रमण खर्च	३०,८९,०००.००	१०,७५,५८५.००	३४.८२	२०,१३,४१५.००	
१५१११ बेर्ल्जू	५०,०००.००	०.००	०	५०,०००.००	२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	११,००,०००.००	६०,०००.००	५.४५	१०,४०,०००.००	
३२१२२ बैंक मोजदात	१,००,०००.००	१,३३,१५,९३४.३१	१३३१५,९३१ (१,३२,१५,९३४.३१)	४६.२२	२१,०२,१७,०६३.८८	२२७११ विविध खर्च	४२,४९,०००.००	२७,४०,४८९.७८	६४.५	१५,०८,५१०.२२
जम्मा	४८,०२,४८,०२४.००	२७,००,३०,९६०.०२		४६.२२	२१,०२,१७,०६३.८८	२२७२१ सम्भा सञ्चालन खर्च	२०,००,०००.००	१४,३१,१७०.००	७१.४९	५,६८,०३०.००
					२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	१३,९७,८०,०००.००	५,५८,१३,५७२.००	३९.९३	८,३९,६६,४२८.००	
					२५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता	५१,५१,०००.००	२७,०७,९५०.००	५२.५७	२४,४३,०५०.००	
					२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	१८,१४,०००.००	४,४९,४००.००	२४.७७	१३,६४,६००.००	



ठुलिभेरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, डोल्पा
कार्यालयको कोड : ८०६६४०३००

ठुलिभेरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
उत्तर डोल्पा, नेपाल
कार्यालय प्रमाणान्वयन
२०७३

आय व्ययको विवरण

आ.व. : २०८१/८२ अवधी ; २०८१/०४/०१-२०८१/१२/०५

आय	व्यय			
२७२१३ औषधीखरिद खर्च	२३,६१,०००.००	१५,६२,०००.००	६६.१२	६,००,०००.००
२८१४२ घरभाडा	२२,००,०००.००	९,६४,७५०.००	४३.८५	१२,३५,२५०.००
२८१४३ सवारी साधन तथा मैशिनर ओजार भाडा	१०,००,०००.००	२,३७,२५०.००	२३.७३	७,६२,७५०.००
पूँजीगत	१७,२९,२९,०००.००	४,१३,८८,१२९,७७	२३.९३	१३,१५,५०,८७०.२३
३११११ आवासीय भवन निर्माण/खरिद	६०,००,०००.००	११,९९,९९८.३०	३२.३२	४०,००,००१.७०
३१११२ गैर आवासीय भवन निर्माण/खरिद	३,६३,००,०००.००	१,१६,३६,६११.४२	३२.०६	२,४६,६३,३८८.५८
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	३,००,०००.००	२,००,०००.००	६६.६७	१,००,०००.००
३११२१ सवारी साधन	७०,००,०००.००	०.००	०	७०,००,०००.००
३११२२ मैशिनरी तथा ओजार	१७,००,०००.००	२,५७,०००.००	१५.१२	१४,४३,०००.००
३११२३ फर्निचर तथा फिलहार्स	८,००,०००.००	७,९७,७५१.७५	९९.७२	२,२४८.२५
३११३१ पशुधन तथा बागवानी विकास खर्च	६०,००,०००.००	४,५०,०००.००	७.५	५५,५०,०००.००
३११३५ पूँजीगत परामर्श खर्च	२०,००,०००.००	०.००	०	२०,००,०००.००
३११५१ सडक तथा पूल निर्माण	६,६७,१२,५१५.००	१,२०,६२,३००.००	१८.०७	५,४६,५०,२१५.००
३११५४ तटबन्ध तथा बाँधनमाणि	४०,००,०००.००	६,००,०००.००	१५	३५,००,०००.००
३११५५ सिंचाइ संरचना निर्माण	१,१०,००,०००.००	२१,४०,०००.००	२६.७३	८०,६०,०००.००
३११५९ अन्य सार्वजनिक निर्माण	३,११,२६,४८५.००	१,०४,४४,४६८.३०	३३.५४	२,०६,८२,०९६.६०
जम्मा	४८,०२,४८,०२४.००	१८,०५,४५,२६६.८२	३७.५१	२९,९७,०२,७५७.१८

ठूलीभेरी नगरपालिकाले सम्पादन गरेका मुख्य-मुख्य कामको विवरणहरु:

१. पालिकाको प्रशासनिक भवन निर्माणको चरणमा रहेको ।
२. व्यक्तिगत घटना दर्ता अनलाईन र सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण भएको ।
३. कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यपुस्तक निर्माण गरि पठनपाठन सुरु गरिएको
४. नगरपालिका गैरवका आयोजनाहरु निर्माण गरिएको
५. नगर प्रहरी छानौटको कार्य अगाडी वढाइएको ।
६. बृहत खानेपानी योजनाहरु निर्माण सम्पन्नको चरणमा रहेको ।
७. सबै वडा कार्यालय सडक संचालनमा जोडिएका ।
८. श्रव्य दृस्य सहितको डिजिटल नागरिक वडापत्र तयार गरिएको ।
९. सेवाग्राही प्रतिक्षा कक्षको व्यवस्था गरिएको ।
१०. जिन्सी सामग्रीलाई थप व्यवस्थित बनाउन पाम्स लागु गर्ने तयारीमा रहेको
११. योजना सञ्चालन किताबको प्रयोग गरिएको ।
१२. सबै वडाहरुमा स्वास्थ्य सेवाको सहज पहुँचको व्यवस्था गरिएको ।
१३. आवधिक योजना तयार गर्न प्राविधिक एवम् आर्थिक सहयोगका लागि प्रदेश सरकार समक्ष पहल गरिएको ।
१४. नगर क्षेत्रका रणनीतिक महत्वका योजना कार्यान्वयनको लागि राष्ट्रिय योजना आयोग समक्ष अनुरोध गरिएको ।
१५. शिक्षक र कर्मचारीको वार्षिक तलब प्रमाणित गरिएको ।
१६. दैनिक कार्य सम्पादन डायरी तयार गरिएको ।
१७. फोहोर मैला व्यवस्थापनको लागि छुट्टै ल्याण्डफिल्ड साइटको व्यवस्था गरिएको ।
१८. उत्कृष्ट काम गर्ने कर्मचारीलाई कर्मचारी सम्मान कार्यक्रमको शुरुवात गरिएको ।
१९. नगर प्रहरी भर्नाको कार्य सम्पन्न भएको ।
२०. नगर बस सेवा संचालनमा रहेको ।
२१. पत्र व्यभारलाई चुस्त दुरुस्त पारिएको

ठूलीभेरी नगरपालिकाका डोल्पाका निर्वाचित पदाधिकारीहरु:



श्रवण कुमार बुढा
नगर प्रमुख



छिरिडि टोल्मा महत
नगर उप-प्रमुख

तेजेन्द्र बहादुर रोकाया बडा अध्यक्ष-१	पूर्ण बहादुर रोकाया बडा सदश्य-१	हर्क बहादुर रोकाया बडा सदश्य-१	पुतली देवी रोकाया महिला बडा सदश्य-१ कार्यपालिका सदश्य	कुलजाङ्ग वि.क. दलित महिला सदश्य-१
कमल बहादुर क्षेत्री बडा अध्यक्ष-२	दिलमाया वि.क. बडा सदश्य-२ कार्यपालिका सदश्य	सन्तोष रोकाया बडा सदश्य-२	मुना रोकाया महिला बडा सदश्य-२	कमला वि.क. दलित महिला सदश्य-२
भक्त बहादुर भण्डारी बडा अध्यक्ष-३	भक्त बहादुर शाही बडा सदश्य-३	काजिमान वि.क. बडा सदश्य-३	पवित्रा वि.सी. महिला बडा सदश्य-३	सुका वि.क. दलित महिला सदश्य-३

		कार्यपालिका सदश्य	
--	--	-------------------	--

ठूलीभेरी नगरपालिका डोल्पाका निर्वाचित पदाधिकारीहरु:

जुद्ध बहादुर बुढा वडा अध्यक्ष-४	श्याम रोकाया वडा सदश्य-४	चन्द्रकली बुढा वडा सदश्य-४	सरस्वती बुढा महिला वडा सदश्य-१ कार्यपालिका सदश्य	तारा देवी वि.क. दलित महिला सदश्य-१
भिम बहादुर रोकाया वडा अध्यक्ष-५	हुम बहादुर रोकाया वडा सदश्य-१	भिम बहादुर बुढा वडा सदश्य-१	चन्द्रकली बुढा महिला वडा सदश्य-१	झापु कामी दलित महिला सदश्य-१
तेजेन्द्र कार्की वडा अध्यक्ष-६	चन्द्र बहादुर मल्ल वडा सदश्य-१	हैता रोकाया कार्यपालिका सदश्य	विषरूपा बुढा महिला वडा सदश्य-१	पुट्टडरी कामी दलित महिला सदश्य-१
धुर्व विक्रम शाही वडा अध्यक्ष-७	विष्णु बहादुर खत्री वडा सदश्य-१	प्रिति सार्की कार्यपालिका सदश्य	सिता कुमारी शाही महिला वडा सदश्य-१	सेतु वि.क. दलित महिला सदश्य-१

ठूलीभेरी नगरपालिकाका डोल्पाका निर्वाचित पदाधिकारीहरु:

मनराम ठकुल्ला वडा अध्यक्ष-८	ढाल बहादुर कार्कि वडा सदश्य-१	यजेन्द्र डाँगी वडा सदश्य-१	कली भण्डारी कार्यपालिका सदश्य	मनिरुपा दर्जि दलित महिला सदश्य-१
सुवास कठायत वडा अध्यक्ष-९	नन्द बहादुर कार्कि वडा सदश्य-१	तुलाराम कार्कि वडा सदश्य-१	बिष्णु कुमारी डाँगी कार्यपालिका सदश्य	सदकली दमाई दलित महिला सदश्य-१
हर्षरूप महत वडा अध्यक्ष-१०	सन्त बुढा वडा सदश्य-१	अनिता उखेडा वडा सदश्य-१	सेतीसरा कार्कि महिला वडा सदश्य-१	जत कुमारी वि.क. दलित महिला सदश्य-१
भद्र बहादुर कार्कि वडा अध्यक्ष-११	कौला प्रसाद कार्कि वडा सदश्य-११	कर्ण प्रसाद कार्कि वडा सदश्य-११	महिला वडा सदश्य-११	दलित महिला सदश्य-११

कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद र सम्पर्क विवरणः



डिल प्रसाद रोकाया
नि.प्रमुख प्रशासकीय अधिकृत
9848304813



रत्नबीर कठायत
सूचना अधिकारी
ito.thulibherimun@gmail.com

९८४८०५५०१५

ठूलीभेरी नगरपालिकाको वेबसाइट

<http://thilibherimun.gov.np>

सूचनाहरु अन्यत्र प्रकाशन भएको विवरण

ठूलीभेरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयको सूचना पाटी नगरपालिकाको वेबसाइट र नगरपालिकाको Facebook Page मा सूचनाहरु प्रकासन गर्ने गरेको

ऐन, नियम, विनियम, कार्यविधि, निर्देशिकाको सूची

कानून निर्माण	सभाबाट स्वीकृत मिति
आर्थिक ऐन 2080	2080/03/30
टोल विकास संस्था गठन तथा संचालन कार्यविधि 2077	
मेशिन संचालन कार्यविधि 2079	
फोहोरमैला व्यवस्थापन कार्यविधि 2079	
शिक्षा नियमावली 2075	
घर बहाल कर व्यवस्थापन कार्यविधि 2077	29/04/2077
व्यवसाय कर सम्बन्धी कार्यविधि 2077	29/04/2077
आधारभुत तथा माध्यमिक शिक्षा ऐन 2075	
कर्मचारी छनौट तथा सिफारिस कार्यविधि 2075	
आकस्मिक कोष संचालन तथा व्यवस्थापन कार्यविधि 2075	27/03/2075
विपद व्यवस्थापन कार्यविधि 2075	27/03/2075
स्थानीय तहको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि 2075	27/03/2075
स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन 2075	27/03/2075
कृषि व्यवस्थापन प्रबद्धान ऐन 2075	27/03/2075
स्थानीय तहको सरकारबाट गरिने बजार अनुगमन निर्देशिका 2075	27/03/2075
स्थानीय तह सहकारी ऐन	27/03/2075
राजश्व सुधार कार्ययोजना 2077	29/04/2077
स्थानीय तहको राजपत्र प्रशासन सम्बन्धी कार्यविधि 2075	27/03/2075
एफ 2075 रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि .एम.	27/03/2075
स्थानीय तहको विनियोजन ऐन 2075	27/03/2075
नगरसभा संचालन कार्यविधि 2075	27/03/2075
नगरकार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि 2074	25/03/2074

नगर कार्यपालिका कार्य सम्पादन नियमावली २०७४	25/०३/२०७४
नगर कार्यपालिका कार्य विभाजन नियमावली २०७४	25/०३/२०७४
नगर बस संचालन कार्यविधि २०८१	१०/०३/२०८१